


आर्थिक बर्ष २०७८/०७९ को सेवा र कार्यहरुको लागि गल्छी गाउँपालिकाको
सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न
बनेको विधेयक



२०७८



गल्छी गाउँपालिका
बैरेनी, धादिङ्ग
बागमती प्रदेश

गाउँसभाबाट स्वीकृत मिति:- २०७८/०४/३१

आर्थिक बर्ष २०७८/०७९ को सेवा र कार्यहरुको लागि गल्छी गाउँपालिकाको सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावना: आर्थिक बर्ष २०७८/०७९ को सेवा र कार्यहरुको लागि गल्छी गाउँपालिकाका सञ्चित कोषबाट केही रकम विनियोजन गर्ने र सो रकम खर्च गर्ने अधिकार दिन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम गल्छी गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “गल्छी गाउँपालिकाको विनियोजन ऐन, २०७८” रहेको छ ।
(२) यो ऐन सम्बत् २०७८ साल श्रावण १ गते देखि प्रारम्भ हुनेछ ।

२. आर्थिक बर्ष २०७८/०७९ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार : (१) आर्थिक बर्ष २०७८/०७९ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ८२९११५४३३.६५ (बयासी करोड एकानब्बे लाख पन्ध्र हजार चार सय तेत्तीस रुपैयाँ पैसठी पैसा) मात्रमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने छ । तर नेपाल सरकार, प्रदेश सरकार तथा अन्य निकायबाट प्राप्त हुने थप सशर्त अनुदानको हकमा प्राप्त भए बमोजिम तथा निशर्त अनुदानको हकमा कार्यपालिका बैठकको निर्णय बमोजिम खर्च गर्न सकिने छ ।

३. विनियोजन : (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक बर्ष २०७८/०७९ को निमित्त गल्छी गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिने छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट सो शिर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्य चालू खर्च शिर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शिर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने छ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शिर्षकबाट सो शिर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

४. कार्यविधि तथा मापदण्ड बनाउन सक्ने : यस ऐनको कार्यान्वयन गर्न गल्छी कार्यपालिकाले आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ सो कार्यविधि तथा मापदण्ड स्थानीय राजपत्रमा प्रकाशित गरेपछी कार्यान्वयन गरिनेछ ।

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.स.	आम्दानी को श्रोतहरू	बजेट रकम
१	आन्तरिक आय	३१५६४२०१२.१
२	संघीय वित्तीय समानीकरण	१४७३०००००
३	संघीय राजस्व बाडफाड	७५८२३०००
४	संघीय सशर्त अनुदान	१९५१०००००
५	संघीय बिशेष अनुदान	९५०००००
६	प्रदेश वित्तीय समानीकरण	१२८८००००
७	प्रदेश राजस्व बाडफाड	१६९७१४२१.६०
८	प्रदेश सशर्त अनुदान	१४३५९०००
९	प्रदेश समपुरक अनुदान	२९७४००००
१०	प्रदेश विशेष अनुदान	५८०००००
११	जि.स.स. बाट वडा कार्यालय निर्माणको लागि मौज्जात कोषबाट प्राप्त हुने निकास	६००००००
कुल जम्मा		८२९११५४३३.६५
गल्छी गाउँपालिकाको कुल खर्च हुने बजेट		
क्र.स.	विवरण	विनियोजित रकम
१	संघ विशेष र सशर्त	२०५६०००००
२	प्रदेश बिशेष, समपुरक र सशर्त	४९८९९०००
३	थप समपुरक/लागत साझेदारी	५००००००
४	चालु खर्च	१२२५०००००
५	ढुङ्गा गिट्टीमा प्रदेश तथा जि.स.स. हिस्सा	३९५०३४९९.६
६	बिषयगत (पूर्वाधार बाहेक)	१०६०७३०००
७	ठेक्का लगाईएको रकममा निषेधाज्ञा समयको छुट तथा फिर्ता र भ्याट दाखिला	१३४७५९९९.८७
८	वडा स्तरीय योजना	६६००००००
९	गाउँपालिका स्तरीय योजना (पूर्वाधार बिकास योजना समेत)	२०५२७२४६६.१८
१०	गत वर्षको भुक्तानी दिन बाकी योजना तथा कार्यक्रम	१५७९१४६८.००
कुल जम्मा		८२९११५४३३.६५